

**ब्रह्माण्ड सम्बन्धी जानकारी**

**GENERAL  
INFORMATION**

**ABOUT  
UNIVERSE**

**लोकसेवा PDF नोटहरू**  
**@लोकसेवा साथी**



# ब्रह्माण्ड सम्बन्धी ज्ञानकारी

२५x४ = 2mtrs

## # ब्रह्माण्ड

- अन्तरिक्षमा रहेका सम्पुणि तारा, ग्रह, उपग्रह, नक्षत्र आदीको समूह नै ब्रह्माण्ड हो।
- ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्र - Cosmology
- "सूर्यलाई केन्द्र लगाई अब्य ग्रहहरू ढुङ्घन" अनेक विचार राख्ने वैज्ञानिक - गिहार्डिनी ब्रुनो (इटाली)  
(उक्त विचार राख्ने वापत उनलाई मृत्युदण्ड दिशएको थिए)
- गिहार्डिनी ब्रुनोलाई विज्ञानको पहिलो सहित भनेर मिनिने
- सूर्यलाई केन्द्र लगाई पृथ्वी लगायतका अब्य ग्रहहरूले सूर्यको परिक्रमण गर्ने तथ्य सार्वजनिक गर्ने वैज्ञानिक - बिकोलस कोपनिकस (पोल्याण्ड), सन १५४३

## # तारापूङ्ज (Galaxy)

- करोडो ताराहरू मिलि आकाशमा उनिहरूको समूह जस्तौ देखिने ताराहरूको गुच्छालाई तारापूङ्ज भनिन्छ।
- सूर्य वा सैर्यभण्डल Milky Way Galaxy मा पर्छै
- प्रकाश दर्जी : प्रकाशले १ लाखमा पार गर्ने दुरी  
( १ प्रकाश दर्जी = १५ रवर्ष कि.मि )
- प्रकाशले १ सेकेन्डमा पार गर्ने दुरी - ३ लाख कि.मि.

## # सूर्य (Sun)

- पृथ्वीबाट सबैभन्दा नजिकको तरा
- सूर्य र पृथ्वीको दुरी = १४ करोड ८८ लाख कि.मि.
- सूर्यबाट सबैभन्दा नजिकको तरा - प्रोक्सीमा रेन्चुरी
- पृथ्वीबाट देरिवने सबैभन्दा पहिकलो तरा - सिरिअस (Dog Star)
- सूर्यको आकर्षण बाटि पृथ्वीको भन्दा १८ गुण बढी रहेको
- सूर्य पृथ्वीभन्दा १०९ गुण तुलो २ लाखवट ३३ हजार गुण गाड्हो रहेको
- सूर्यमा सबैभन्दा बढी पाइने तत्व - हाइड्रोजन (करिता 60%)
- हाइड्रोजन पहिं सबैभन्दा बढी पाइने तत्व - हिलियम
- सूर्यको तापक्रम
  - \* सतहमा - केव्ह४०°C
  - \* केन्द्रमा - १ करोड ५० लाख °C
- सूर्यले परिक्रमण गर्ने कक्ष - उयालेकिट सेटर
- सूर्यले आफ्नो अक्षमा परिक्रम गर्न लाग्ने समय - २५ दिन २ घण्टा
- केहि वाल्यावलीहरू :-
  - \* Umbra - सूर्यको मध्य भागमा देरिवने कालो धब्बा
  - \* penumbra - सूर्यको सतहमा देरिवने - पहिकलो धरा
  - \* Heliscope - सूर्यलाई हर्ब प्रयोग गरिने यन्त्र
  - \* पारेलियोमिटर - सूर्यको विकिरण नाप्ने यन्त्र

- \* फोटोमिटर - प्रकाशको तिक्ता नाले यज्ञ
- \* सेक्सट्यान्ट - दूरे ताढाको लक्ष्यता पिण्डहरूको दुरी मापन गर्ने यज्ञ
- \* हेलियोथेरपी - सूर्यको किरणको माध्यमबाट उचार गर्ने विधि

## # ग्रहहरू - टवटा

- सन २००६ अगस्ट २३-२४ चेक रिपब्लिकको राजधानी प्रागमा चसेको अन्तरालिक्षण बर्गोल विजाल संघर्षको २६औ बैठकले यस्ताहि ग्रहको माल्यताबाट हटाउने नियमित ग्रहको
- यस्ताहि औपचारिक रूपमा ग्रहको माल्यताबाट हटाउनको  
- सन २००६ सेप्टेम्बर १
- सौरमण्डलमा रहेका ८ ग्रहहरू  
(सूर्यबाट नजिक दैरिक ठाठ रहेको क्रम)

लुध, शुक्र, पृथ्वी, मंगल | वृद्धस्पति, शनि, अरुण, बुक्षण

भित्री ग्रह  
(Terrestrial planets)

बाह्यी ग्रह  
(Gas giants)

- ग्रहहरूको ऊलो दैरिक सानो क्रम  
वृद्धस्पति, शनि, अरुण, बुक्षण, पृथ्वी, शुक्र, मंगल, लुध

## १. लुध (Mercury)

- वायुमण्डल नभएको ग्रह
- उपग्रह नभएको ग्रह
- सका पट्टी तातो र अर्को पट्टी चिसो हुने ग्रह
- God of Messenger भनेको चिनिने
- सूर्यलाई परिक्रमण गर्ने लाग्ने दिन - ८८ दिन

→ लुहा ग्रहमा रहेको तुला साल्डो - क्यालेरिस वेशिन

## २. शुक्र (Venus)

→ उपग्रह नभाको ग्रह

→ रहस्यमय ग्रह

→ पृथ्वीको जुम्ल्याहा ग्रह (sister planet)

→ Morning star & Evening star भनेर चिनिने

→ God of love and Beauty भनेर चिनिने

→ सर्वभव्यता लाभा दिन तुले ग्रह

→ बैज्ञानिक द्वारा सर्वप्रथम अद्यतन गरिएको ग्रह

→ सर्वभव्यता तातो र चम्पिलो ग्रह

→ पृथ्वीबाट सर्वभव्यता नजिकीको ग्रह

→ सूर्यकीर्ति परिक्रमण गर्न लाग्ने दिन - २२४.६ दिन

## ३. पृथ्वी (Earth)

→ सजीव ग्रह

→ Blue planet भनेर चिनिने

→ आफ्लो अक्षमा  $44^\circ 9'$  को कोणले ठिकाएको

→ उपग्रह - १ (चब्द्रमा)

→ पृथ्वी र चब्द्रमा किम्चिको दुरि - २,८४,८०० कि.मि.

→ बैज्ञानिक द्वारा लाई खोज गरिएको उपग्रह - चब्द्रमा

→ सूर्यलिङ्गि परिक्रमण गर्न लाग्ने समय

- ३६५ दिन २ घण्टा ४८ मिनेट ४६ सेकेण्ट

→ पृथ्वीमा दिन र रात लाल्कर तुले अवस्था - सम्पात  
(२१ मार्च र २३ सेप्टेम्बर)

- सर्वेभव्या लामो दिन - जुन २१ (द्वितीय रात)
- सर्वेभव्या छोटो दिन - Dec २२ (लामो रात)

#### ४. मंगल (Mars)

- पृथ्वीको वातावरणसँग मिहिदेशुल्को वातावरण भएको गहू
- उत्तालामुखितिको पहाडैपहाडले लानेको
- रातो गहू (Red planet) भनेर चिनिने
- उपग्रह - २ (फावोस २ डिमोस)
- मंगल ग्रहमा पाबी रह्नेको तथ्य पता लगाउने वैज्ञानिक  
-लुजोन्ड्र ओम्फा (नेपाल)
- स्वर्यलुई परिक्रमण गर्न लाग्ने समय - ६८८ दिन
- आफ्नो अक्षमा द्वुम्ल लाग्ने समय - २४ घण्टा २७मि. ३२से.

#### ५. वृहस्पति (Jupiter)

- ग्रहहरूको राजा (King of planets)
- God of sky and lightning
- सर्वेभव्या छोटो दिन हुने गहू
- पृथ्वीभव्या ३१८ गुणा कुलो [उपग्रह-क्षेत्र (Varg)]
- सर्वेभव्या कुलो उपग्रह - उपानिषद्
- सर्वेभव्या सानो उपग्रह - लिङ
- तिब्र वेगले द्वुम्ल गहू

#### ६. शनि (Saturn)

- रिडले द्येरिएको गहू
- पहेलो गहू (Yellow planet) [उपग्रह-१४६, Varg]
- सर्वेभव्या सुहृष्ट गहू
- वृहस्पतिको बालु

## ६. अरुण (Uranus)

- हरिया ग्रह (Green planet)
- असफल तारा
- उपग्रह - २६

## ७. नेप्टुन (Neptune)

- जलदेवताको ग्रह
- आफ्नो उपग्रहले विपरित दिशावाल परिक्रमण गर्ने ग्रह
- उपग्रह - १८


## # शिशु ग्रह (Baby planet)

- मंगल र वृद्धपति ग्रहको भ्रमण कक्षको क्षिप्रमा रहि सूर्यको परिक्रमण गर्ने आकाशिय पिण्ड
- शिशुग्रहको निश्चित आकार ढैँड्न
- इलासम्भ करिब १६०० शिशुग्रहको पहिचान भएको
- सर्वेभव्या पहिले पता लोगको शिशुग्रह  
-सिरियस

## # ग्रहण (Eclipse)

## ग्रहण (Eclipse)

सूर्य ग्रहण



\* सूर्य, चन्द्रमा र पृथ्वी एउटै सिधा रेखामा आउदा सूर्यग्रहण लाभ्यन्ते।

\* सूर्यबाट आउने प्रकाशलाई चन्द्रमा ले हुक्कदृश र पृथ्वीमा अद्यारो छुन्ने।

\* सूर्यग्रहण औस्तिको दिनमा मात्र लाभ्यन्ते।

\* सूर्य ग्रहण लाभ्या सूर्यको पश्चिमी भाग पर्हिले ठाकिन्दै।

\* रविवास सूर्यग्रहण बढीमा ८ मिनेट रहन्दै भने रवण्डग्रास सूर्यग्रहण बढीमा ४ घण्टासम्म रहन्दै।

चन्द्र ग्रहण



\* सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा आउदा चन्द्रग्रहण लाभ्यन्ते।

\* सूर्यबाट आउने प्रकाशलाई पृथ्वीले हुक्कदृश र चन्द्रमा अद्यारो देखिन्दै।

\* चन्द्र ग्रहण पुणिमाको रातमा मात्र लाभ्यन्ते।

\* चन्द्र ग्रहण लाभ्या चन्द्रमाको पूर्वी भाग पर्हिले ठाकिन्दै।

\* चन्द्र ग्रहण बढीमा ४ घण्टा सम्म रहन्दै।

## # पृथ्वीको उत्पत्ति

- पृथ्वीको उत्पत्ति 4.5 अर्ब लाख पर्हिले भएको
- पृथ्वीको औषत क्षेत्रफल - 141 करोड वर्ग कि.मि.
- पृथ्वीको औषत व्यास - 12742 कि.मि.
- पृथ्वीको आब्तरिक संरचनालाई 3 भागमा विभाजन गरिएको
- 1. स्थलमण्डल - पृथ्वीको सतहदेखि 60-900 कि.मि. सम्मको माग (सिपल)
- 2. मध्यमण्डल - स्थलमण्डल देखि 2000 कि.मि. सम्मको माग (सिमा)
- 3. केन्द्रमण्डल - 2000 कि.मि. भन्दा मुखि (निफ)

## # वायुमण्डल

- पृथ्वीको वरिपरि फैलिएको रायसिय आवरण
- वायुमण्डललाई यसको उचाई र तापक्रमको आधारमा २ भागमा विभाजन गरिएको।
- 1. निम्नमण्डल → पृथ्वीको सतहबाट 96 कि.मि. सम्म माथि
- 2. समाप्तमण्डल → 96-20 कि.मि. सम्म
- 3. मध्यमण्डल → 20-620 कि.मि. सम्म
- 4. तापियमण्डल → 620 कि.मि. भन्दा माथि
- 5. वायुमण्डल → 620 कि.मि. भन्दा माथि

# Thank You

FOR CHOOSING US!

We have the great collection great collection of Loksewa PDF notes and solutions. You can download this notes without any kinds of fee or cost.

CONNECT WITH US  
[www.loksewasathi.com](http://www.loksewasathi.com)  
[info@loksewasathi.com](mailto:info@loksewasathi.com)



WE'D LOVE YOUR  
FEEDBACK!

